

## संविधान सभाको निर्वाचन २०७० अनुसार विभिन्न राजनीतिक दलहरूले काठमाडौं उपत्यकाको सम्बन्धमा जारी गरेको प्रतिबद्धता

### Manifesto of Nepali Congress – Main Ruling Party:

क्षेत्रगत निति तथा कार्यक्रमहरू अन्तर्गत

- ६. संघीय तथा प्रादेशिक राजधानी क्षेत्र विकास
  - काठमाडौं उपत्यकालाई स्वच्छ, सुरक्षित, सु-व्यवस्थित, सुन्दर र समृद्ध राष्ट्रिय राजधानी क्षेत्रको रूपमा एकीकृत विकासको अवधारणा अनुरूप सांस्कृतिक शहरको रूपमा विकास गरिने।
  - काठमाडौं उपत्यकाको सडक विस्तारको लागि आवश्यक कम्तीमा तीन अरब प्रति वर्ष लगानी गरिने।
  - धोवीखोला विष्णुमति, हनुमन्ते, मनोहरा र वागमती करिडोरहरूमा आगामी दश वर्ष भित्रमा मेट्रो रेल निर्माण सम्पन्न गरिने।
  
- ५.३ कृषि र भूमिसुधार
  - भू-उपयोग ऐनको प्रभावकारी कार्यान्वयन गरिने, कृषि कार्यका लागि तोकिएको जमिनमा अन्य कार्य गर्न निषेध गर्दै लगिने।
  - कृषिमा भू-उपयोगको नीति अवलम्बन गरिने छ।
  
- ५.५ पर्यटन
  - वागमती नदीलाई स्वच्छ बनाउने।
  
- ५.१ स्वस्थ, सुरक्षित आवास
  
- ५.२६ सहर तथा वस्ती विकास
  - तीव्र रूपमा बढिरहेको शहरीकरणलाई आर्थिक सामाजिक विकासको अवसरका रूपमा प्रयोग गर्न एकीकृत राष्ट्रिय शहरी विकास रणनीति बनाई व्यवस्थित गरिने।
  - सडक संजालको विस्तार व्यवस्थित गरिने।
  - गाऊँ र सहरबीचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाईने। काठमाडौं (पोखरा वीरगंज) जस्ता ठूला शहरहरूको जनघनत्वको भारलाई दृष्टिगत गरी स्याटेलाईट सिटीहरूको विकास गरिनेछ।

- ६.७ वातावरण अन्तर्गत:
  - काठमाडौं लगायत प्रमुख शहरहरूको वायु प्रदुषण हटाउने
  - जैविक विविधता संरक्षण तथा सम्बर्धन केन्द्रको स्थापना गरिने
  - जलवायु परिवर्तन
  - पूर्वाधार विकास वातावरण मैत्री बनाईने
- ७. अपाङ्गता भएको समुदायका लागि सम्बोधन गरिने
- ७.११ सुकुम्बासी तथा असुरक्षित आवासको समस्या अन्तर्गत बाढी वा अन्य प्राकृतिक जोखिमपूर्ण स्थानमा बसोवास गरेका परिवारहरूलाई क्रमिक रूपमा सुरक्षित क्षेत्रमा नयाँ आवास निर्माण गरी स्थानान्तरण गरिने

**Manifesto of CPN UML-Communist Party of Nepal – Main Coalition Partner in the Government:**

- प्राकृतिक प्रकोपबाट घरबारविहिन हुन पुगेका परिवारका लागि बसोवासको व्यवस्था राज्यले गर्ने
- **प्राकृतिक सम्पदा र वातावरण र शहरी विकास**
- शहरीकरण र वस्ती विकास व्यवस्थित शहरीकरण, खानेपानी, विधुत र अन्य सुविधाहरूको सहज आपूर्ति, फोहोरमैला व्यवस्थापन र हरियाली विकासको विशेष कार्यक्रम मार्फत राजधानी र अन्य शहरहरूलाई स्वच्छ, सुन्दर र रमणिय बनाउने। भुकम्प प्रतिरोधी भवन निर्माणलाई अनिवार्य गर्ने। मौलिक संस्कृति र नेपाली वास्तुकला झल्किने निर्माण कार्यलाई प्रोत्साहन गर्ने। राजधानी शहरलाई एक वर्षभित्रमा र उपमहानगरपालिकालाई दुई वर्ष भित्रमा लोडसेडिङ्ग मुक्त बनाउने। राजधानीलाई वरिपरिका जिल्लाहरूका केही भू-भागसमेत समावेश गरी वृहत्तर विकास गर्ने। यहाँस्थित उधोगहरूलाई क्रमशः स्नानान्तरण गर्ने।

**Manifesto of UCPN-Unified Communist Party of Nepal (Maoist) – Main Opposition Party :**

काठमाडौं उपत्यकालाई सु-व्यवस्थित राष्ट्रिय राजधानी क्षेत्रको रूपमा एकीकृत विकासको अवधारणा अनुरूप विकास गरिने। उक्त कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न “काठमाडौं उपत्यका विकास प्राधिकरणलाई” सबल र सुदृढ बनाउँदै लगिने छ।

